

## १. तोचिगी नगरको पर्यटन विनिमय भवन (कुरानाबी) खोलिएको बारे जानकारी !

गत अप्रिल महिनाको २० तारिक, तोचिगी स्टेशनको उत्तर ढोकामा, पर्यटन जानकारी र नगरका आकर्षणहरु प्रसार गर्नकोलागि तोचिगी नगर पर्यटन विनिमय भवन “कुरा नाबि” (भकारी नेभिगेशन) को नामले खुल्ला गरिएको जानकारी गराइन्छ ।

उक्त भवनभित्र, अग्लो छत्, काठै-काठले बनेको, खुल्ला काउन्टर र विश्राम स्थल छ ।

पर्यटकहरुको लागि उपयुक्त पाम्फलेटहरु राखिने ठाउँको पनि व्यवस्था गरिएकोछ ।

त्यहाँ पर्यटकहरुलाई गाईड गर्ने देखि लिएर, विशेष उत्पादनहरुको प्रदर्शनी र पर्यटकीय जानकारीको प्रसार आदि कार्यहरु बाहेक तोचिगी नगरका आकर्षणहरुको प्रचार-प्रसार पनि गरिन्छ ।

तोचिगी नगरका जानकारीहरु जान्न चाहने व्यक्तिहरु, निःशंकोच त्यहाँ गईहेर्नु होला ।

## २. नौलो कोरोना भाईरस विरुद्धको खोपको कल-सेन्टर बारे जानकारी !

तोचिगी नगरमा, ६५ बर्ष भन्दा माथिका बृद्धहरुबाट, नौलो कोरोना भाईरस विरुद्धको खोपको अग्रिम आरक्षण तथा खोप लगाउने काम शुरु भैसकेकोछ ।

अबदेखि, देशले आपूर्ति गराउने खोपको मात्रा अनुसार, ६४ बर्ष भन्दा मुनिका व्यक्तिहरुलाई पनि, क्रमिक रुपले शियाकुस्योबाट जानकारी पठाईनेछ ।

खोप लगाउन चाहाने व्यक्तिहरु सबैले खोप लगाउन सक्ने जति खोपको आपूर्ति निरन्तर रहनेछ । हतारिनु पर्दैन, सूचना प्राप्त गर्ने समय सम्म धैर्यधारण गर्नुहोला ।

खोपको अग्रिम आरक्षण दर्ता गर्ने कल-सेन्टरमा, जापानी भाषामा बोल्न नजान्ने विदेशीहरुको लागि अंग्रेजी, चिनी, स्पेनी भाषाका दोभाषे (अनुवादक) को व्यवस्था गरिएकोछ ।

अंग्रेजी भाषाको लागि मे महिनामा २७ तारिक, जून देखि जुलाई महिना बिचको अवधिमा, हरेक हप्ताको बिहीबारको दिउँसो १ बजे देखि ५ बजे सम्म दोभाषेको व्यवस्था गरिएकोछ ।

चिनी भाषाको लागि, जून महिनामा ४ र १८ तारिक, जुलाई महिनामा २, १६ र ३० तारिकको दिउँसो १ बजे देखि ५ बजे सम्म दोभाषेको व्यवस्था गरिएकोछ ।

स्पेनी भाषाको लागि, मे महिनाको २८ तारिक, जून महिनाको ९ र २५ तारिक र जुलाई महिनाको ९ तारिक दिउँसो १ बजे देखि ५ बजे सम्म दोभाषेको व्यवस्था गरिएकोछ ।

सामुहिक खोपको अग्रिम आरक्षण अथवा आरक्षण रद्द तथा अन्य प्रक्रियाको परामर्श गर्न सकिने हुनाले, अवश्य पनि दोभाषे उपस्थित दिनहरुमा फोन गर्नुहोला ।

### 3. सन् २०२१ सालको केन्सिन् पासपोर्ट र केन्सिन् गाईड बूक बारे जानकारी !

नगरको केंकोउ जोउसिन्-का (स्वास्थ्य प्रबर्धन शाखा) ले, सन् २०२१सालको (केन्सिन्) स्वास्थ्य परिक्षणको जानकारीको लागि प्रत्येक परिवारलाई पानी रंगको खाममा पठाएकोछ ।

उक्त खाम भित्र, २० बर्ष भन्दा माथिका व्यक्तिहरु, एकजनालाई १ थान “केसिन पासपोर्ट” र एक परिवारलाई १ थान “केन्सिन् गाईड बूक” राखिएकोछ ।

सामुहिक स्वास्थ्य परिक्षणको समयतालिका पनि लेखिएको हुनाले, परिक्षण गराउन चाहाने हो भने, टेलिफोनबाट अग्रिम आरक्षण गर्नुहोला ।

आरक्षण लिन शुरुभएको दिन देखि केहि अवधि, टेलिफोन सम्पर्क हुन गाह्रो पनि हुनसक्छ ।

कम्प्युटर अथवा स्मार्ट-फोनबाट सजिलै आरक्षण गर्न सकिने इन्टरनेट आरक्षण गर्ने तरिका पनि भएकोले, त्यो पनि प्रयोग गर्नुहोला ।

नियमित परिक्षण गरि स्वास्थ्यको अवस्था जाँच गर्नेकुरा महत्वपूर्ण छ ।

बर्षमा एकपटक स्वास्थ्य परिक्षण गराऔं ।

#### ४. मौसमी फूलहरुको बिषय बारे जानकारी !

जून महिनाको मध्यभाग देखि जुलाई महिनाको अन्त सम्म, ओहिरासान् सिजेन् कोउयनको “आजिसाई ओहालो” भनिने, लगभग १,००० खुड्किलाको दुंगे भर्यागको दुबै तर्फ, २,५०० बोटमा चहकिला रंगका आजिसाईहरु फुल्दछन् ।

यसपछि वर्षाऋतु शुरु हुन्छ तर वर्षाको पानीमा भिजेका आजिसाईका फूलहरु झन् राम्रा देखिन्छन् ।

यस बाहेक, चुगामाचिको “चुगानो सातो” पार्कमा, हास तलाउको हास (कमल) जून महिनाको मध्यभाग देखि जुलाई महिनाको अन्त सम्म फुल्दछन् ।

कमलको फूल, घाम उदाए संगै फुक्ने, दिउँसो तिर बन्द भैसक्ने हुनाले, हेर्ने समय, बिहान ६ बजे देखि ८ बजे तिर उत्तम मानिन्छ ।

कमल तलाउको ओरिपरी आजिसाईका फूलहरु फुलेको पनि हेर्न सकिन्छ ।

नौलो कोरोना भाईरस संक्रमणको रोकथामका उपायको रुपमा, मास्कको प्रयोग अथवा भीड नलगाएर, सावधानी पूर्वक, मौसमी फूलहरु हेरि, मनलाई शान्ती पारिहेर्दा कसोहोला ?